

कार्यालय प्रयोजन

मिति:

दर्ता नं:



शुद्धोधन गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

मानपकडी, रूपन्देही

मिति:

लुम्बिनी प्रदेश, नेपाल

श्री उद्घम विकास शाखा प्रमुख ज्यु,  
शुद्धोधन गाउँपालिका मानपकडी, रूपन्देही

फोटो

विषय: प्रशिक्षक सुचीमा सुचिकृत हुन पाऊँ।

यस शुद्धोधन गाउँपालिकाबाट सन्चालन गरिने ..... विषयको सीपमूलक तालिमको प्रशिक्षकको सूचिकरणका लागि तोकिएको योग्यता र शर्त पुरा भएको हुँदा प्रशिक्षकको सूची (Roster) मा मेरो नाम सूचिकृत गरिदिनु हुन आफ्नो सत्य तथ्य विवरण खुलाई यो निवेदन पेश गरेको छु।

नाम थर:- .....

स्थायी ठेगाना प्रदेश:- ..... जिल्ला:- .....

न.पा/गा.पा:- ..... वडा न:-..... टोल:-.....

सम्पर्क न:-..... इमेल:-.....

बाबु/आमाको नाम, थर:- .....

(क)शैक्षिक योग्यता:-

शैक्षिक उपाधि	अध्ययन गरेको विषय	विश्व विद्यालय/बोड	उत्तीर्ण वर्ष	उत्तीर्ण श्रेणी

(ख)प्राप्त तालिमको विवरण:-

क्र.स	तालिमको नाम	तालिम दिने संस्था	तालिमको अवधि	
			देखि	सम्म

(ग)कार्य अनुभव

कार्यालय/संस्थाको नाम	पद	समय अवधि		कैफियत
		देखि	सम्म	

मिति:.....

हस्ताक्षर:.....

निवेदकको नाम:.....

कार्यालय प्रयोजनको लागि

रुचु गर्ने

प्रमाणित गर्ने

नाम:

नाम:

पद:

पद: